

## प्रदेश सरकार, लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्को निर्णय

२०७९ साल असार ३१ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले देहायका मन्त्रालयका प्रस्तावका सम्बन्धमा गरेका निर्णयको मुख्य व्यहोरा निम्नबमोजिम छन् -

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय: प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्यसञ्चालन) आदेश, २०७८ खारेज गर्न स्वीकृत प्रदान गर्ने,
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय: प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७८ को अनुसूचीमा हेरफेर गर्ने,
३. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय: हलुका सवारी चालकको अस्थायी दरबन्दी स्वीकृत गर्ने,
४. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय: प्रदेश सुशासन केन्द्रको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने,
५. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: घरेलु तथा साना उद्योग कार्यालय बाँके र दाङमा आ.व.२०७८/७९ को लागि एक/एक जना हलुका सवारी चालकको अस्थायी संगठन एवं दरबन्दी स्वीकृत गर्ने,
६. उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय: प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने,
७. वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय: जगदिशपुर बर्ड स्याङ्चुअरी (पंक्षी आरक्ष) कार्ययोजना/व्यवस्थापन योजना (२०७९।८०-२०८३।८४) स्वीकृत गर्ने
८. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा रा.प.प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालयको प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम, तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा.प.प्रथम श्रेणी) श्री दिपक राज नेपाललाई थप जिम्मेवारी सहित कामकाज गर्न तोक्ने,
९. प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७८ को अनुसूचीमा हेरफेर भएपश्चात साविक कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रशासन तथा कानून महाशाखा अन्तर्गत कानून तर्फको सम्पत्ति, दायित्व र जनशक्ति आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयमा स्थानान्तरण गर्ने,
१०. संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प.सं.२०७८/७९ च.नं.३६ मिति २०७९/०३/२९ को पत्रबाट "संघीय शासन प्रणालीको सवलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम" (२०७९/०४/०६ र ०७ गते) को व्यवस्थापन तथा सहजीकरण गरिदिनका लागि प्रदेश सरकार समक्ष अनुरोध भई आएकोले उक्त कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) अन्तर्गत विनियोजित बजेटबाट व्यवस्थापन गर्न स्वीकृत प्रदान गर्ने ।